



शम्भुनाथ नगरपालिकाको
राजपत्र
शम्भुनाथ नगरपालिका कठौना, सप्तरी

खण्ड – 5

मिति: 2078/05/03

भाग-2

शम्भुनाथ नगरपालिका मेलमिलाप कार्यसञ्चालन कार्यविधि, २०७८

मुल्य:

आज्ञाले
धिरेन्द्र कुमार यादव
प्रमुख प्रशासकीय अधिकृत

शम्भुनाथ नगरपालिका मेलमिलाप कार्यसञ्चालन कार्यविधि, २०७८

सभाबाट पारित मिति: २०७८।०३।१०

प्रमाणीकरण मिति: २०७८।०५।०३

प्रस्तावना: नेपालको संविधानको धारा २१४ (१, २) तथा अनुसूची-८ मा उल्लेखित स्थानीय तहको अधिकारहरू र मेलमिलाप सम्बन्धी ऐन, २०६८ तथा नियमावली, २०७० लाई आत्मसाथ गर्दै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (२) ले न्यायिक समितिलाई प्रदत्त गरेका विवादहरू मेलमिलापको माध्यमबाट समाधान गर्नका लागि मेलमिलाप कार्य सञ्चालन कार्यविधिको व्यवस्था गर्न वाञ्छनीय भएकोले स्थानीय शासन सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) बमोजिम शम्भुनाथ नगरपालिका नगर कार्यपालिकाद्वारा यो मेलमिलाप कार्यसञ्चालन कार्यविधि, २०७८ लागू गरिएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस कार्यविधिको नाम “शम्भुनाथ नगरपालिका, मेलमिलाप कार्यसञ्चालन कार्यविधि, २०७८” रहेको छ ।
- (२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:

- (क) “संविधान” भन्नाले नेपालको संविधानलाई सम्झनुपर्छ ।
- (ख) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्झनुपर्छ ।
- (ग) “कार्यविधि सम्बन्धि ऐन” भन्नाले नगरपालिका न्यायिक समिति(कार्यविधि सम्बन्धि) ऐन, २०७५ लाई सम्झनु पर्नेछ ।
- (घ) “कार्यविधि” भन्नाले शम्भुनाथ नगरपालिकाद्वारा जारी गरिएको मेलमिलाप कार्यसञ्चालन कार्यविधि, २०७८ सम्झनुपर्छ ।
- (ङ) “मेलमिलाप केन्द्र” भन्नाले शम्भुनाथ नगरपालिका शम्भुनाथद्वारा स्थापना गरिएको वा मेलमिलाप सम्बन्धी काम गर्न अनुमति प्राप्त गैर सरकारी संस्थाद्वारा स्थानीय तहसँग समन्वय गरी स्थापना गरिएको सामुदायिक मेलमिलाप केन्द्र समेतलाई सम्झनुपर्छ ।
- (च) “गैर सरकारी संस्था” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएका र शम्भुनाथ नगरपालिकासँग समन्वय गरी कार्यसञ्चालन गर्ने गैर नाफामूलक सामाजिक संस्था सम्झनुपर्छ ।
- (छ) “न्यायिक समिति” भन्नाले नेपालको संविधानको धारा २१७ बमोजिम नगरपालिकाको उपप्रमुखको अध्यक्षतामा गठित न्यायिक समिति सम्झनुपर्छ ।
- (ज) “पक्ष” भन्नाले विवाद समाधानको लागि न्यायिक समिति तथा मेलमिलाप केन्द्रमा निवेदन दिने व्यक्ति सम्झनुपर्छ ।
- (झ) “पहिलो पक्ष” भन्नाले विवाद समाधानको लागि न्यायिक समिति तथा मेलमिलाप केन्द्रमा निवेदन दिने व्यक्ति सम्झनुपर्छ ।
- (ञ) “दोस्रो पक्ष” भन्नाले पहिलो पक्षको निवेदनको आधारमा मेलमिलापको लागि न्यायिक समिति तथा मेलमिलाप केन्द्रले बोलाएको विवादको पक्ष सम्झनुपर्छ ।
- (ट) “विवाद” भन्नाले न्यायिक समिति तथा मेलमिलाप केन्द्रमा दर्ता रहेको विवाद सम्झनुपर्छ ।
- (ठ) “मेलमिलाप” भन्नाले पक्षहरूले मेलमिलापकर्ताको सहयोगमा विवाद वा मुद्दाको निरूपण गर्न अपनाइने प्रक्रिया सम्झनुपर्छ ।
- (ड) “मेलमिलापकर्ता” भन्नाले पक्षहरू बीचको विवादलाई छलफल गराई सहज वातावरण सृजना गर्न तथा सो विषयमा सहमति कायम गर्नका लागि उत्प्रेरित गर्ने यस कार्यविधि बमोजिम नियुक्त मेलमिलापकर्ता सम्झनुपर्छ ।
- (ढ) “प्रमाणपत्र” भन्नाले मेलमिलापकर्ताको रूपमा काम गर्न मेलमिलाप परिषद वा परिषदद्वारा अनुमति प्राप्त संस्थाद्वारा प्रदान गरिएको प्रमाणपत्र सम्झनुपर्छ ।
- (ण) “नगरपालिका” भन्नाले शम्भुनाथ नगरपालिका सम्झनुपर्छ ।
- (त) “प्रमुख” भन्नाले शम्भुनाथ नगरपालिकाको प्रमुखलाई सम्झनुपर्छ ।
- (थ) “उपप्रमुख” भन्नाले शम्भुनाथ नगरपालिकाको उपप्रमुखलाई सम्झनुपर्छ ।
- (द) “वडा” भन्नाले शम्भुनाथ नगरपालिकाको वडालाई सम्झनुपर्छ ।
- (ध) “वडा अध्यक्ष” भन्नाले शम्भुनाथ नगरपालिकाको वडा अध्यक्षलाई सम्झनुपर्छ ।
- (न) “सभा” भन्नाले शम्भुनाथ नगरपालिकाको नगरसभालाई सम्झनुपर्छ ।
- (प) “कार्यपालिका” भन्नाले शम्भुनाथ नगर कार्यपालिका सम्झनुपर्छ ।
- (फ) “सदस्य” भन्नाले न्यायिक समितिको सदस्यलाई सम्झनुपर्छ ।

३. उद्देश्य: यस कार्यविधिको उद्देश्य देहाय बमोजिम हुनेछ:

- (क) स्थानीय सरकार सञ्चालन ऐनको दफा ४९ बमोजिम मेलमिलाप सम्बन्धी कार्यलाई सरल र सहज तवरले सञ्चालन गर्न सहयोग पुऱ्याउनु ।
- (ख) स्थानीय स्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गर्न सहयोग पुऱ्याउनु ।

परिच्छेद-२
मेलमिलाप केन्द्रको स्थापना, काम, कर्तव्य र अधिकार

४. मेलमिलाप केन्द्रको स्थापना: (१) मेलमिलाप प्रक्रियाद्वारा विवाद समाधानमा सहयोग पुऱ्याउन शम्भुनाथ नगरपालिका र प्रत्येक वडामा न्यायिक समितिको परामर्शमा नगरपालिकाले तोकेको स्थानमा मेलमिलाप केन्द्र स्थापना गर्नेछ ।
५. मेलमिलाप केन्द्रको काम, कर्तव्य र अधिकार: (१) मेलमिलाप केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
- (क) विवादका पक्षबाट विवादसँग सम्बन्धीत विषयको निवेदन लिने, दर्ता गर्ने ।
(ख) मेलमिलाप सम्बन्धी विवादका पक्षहरूलाई सूचना दिने ।
(ग) योग्यता पुगेका मेलमिलापकर्ताहरूलाई सूचीकृत गर्ने ।
(घ) सूचीकृत मेलमिलापकर्ताहरू मध्येबाट विवादका पक्षहरूलाई मेलमिलापकर्ता छनौट गर्न लगाउने ।
(ङ) मेलमिलाप प्रक्रियामा सहजीकरण गर्ने ।
(च) विवादको निवेदन, अन्य कागजात तथा सहमति पत्रको अभिलेख राख्ने ।
(छ) सहमति हुन नसकेका विषय कानून बमोजिम सम्बन्धीत कार्यालय वा न्यायिक समितिमा पठाउने ।
(ज) पक्षहरू बीचको सहमति कार्यान्वयन गर्ने ।
(झ) सहमति कार्यान्वयन भए नभएको अनुगमन गर्ने गराउने तथा पक्षहरूको आपसी सम्बन्ध वारे जानकारी लिने ।
(ञ) स्थानीय नागरिकलाई मेलमिलाप सेवा प्रयोग गर्न अभिप्रेरित गर्ने ।
(ट) मेलमिलापकर्ताको क्षमता अभिवृद्धि सम्बन्धी आवश्यक कार्यहरू गर्ने ।
(ठ) मेलमिलाप सेवाको प्रचार प्रसार गर्ने ।
(ड) मेलमिलापकर्ताको रूपमा सूचीकृत हुन वर्षमा कमिमा १ पटक अनुसूची-२ मा उल्लेखित ढाँचामा सूचना प्रकाशित गर्ने ।
(ढ) मेलमिलापसँग सम्बन्धीत निकायबाट तोकिएका अन्य कामहरू गर्ने ।
६. मेलमिलाप केन्द्रमा हुनुपर्ने आधारभुत सुविधाहरू: केन्द्रमा हुनुपर्ने आधारभुत सुविधाहरू देहाय बमोजिम हुनेछन्ः
- (क) मेलमिलाप सत्र सञ्चालनका लागि गोपनीय र सुरक्षित स्थानको व्यवस्था ।
(ख) मेलमिलापकर्ता, विवादका पक्षहरू एवं सरोकारवालाको सुविधाको लागि मेलमिलाप कक्षमा आवश्यक कुर्सी, टेवल लगायत पर्याप्त स्थानको व्यवस्था ।
(ग) सूचीकृत मेलमिलापकर्ताको नाम, ठेगाना र फोटो सहितको सूची र मेलमिलाप केन्द्र चिनाउनका लागि साईन बोर्डको व्यवस्था ।
(घ) विवादका पक्षहरूको लागि स्वच्छ पिउने पानी तथा शौचालयको व्यवस्था ।
(ङ) विवाद दर्ता निवेदनको फारम र विवाद दर्ता गर्ने रजिष्टर, मेलमिलापकर्ता रेकर्ड राख्नका लागि फारम, दोस्रो पक्षलाई जानकारी गराउने फारम, मेलमिलापकर्तालाई जानकारी गराउने फारम, सहमति-पत्रको फारम, प्रगति प्रतिवेदन फारम, अभिलेख राख्न रजिष्टर लगायत अन्य मसलन्द सामाग्रीको व्यवस्था ।

परिच्छेद-३
मेलमिलाप सेवाको व्यवस्थापन

७. मेलमिलापकर्ताको छनौट प्रक्रिया:

- (१) नगरपालिका र प्रत्येक वडा कार्यालयमा आवश्यक संख्यामा मेलमिलापकर्ता रहनेछन ।
- (२) प्रत्येक वडा मेलमिलाप केन्द्रमा कम्तिमा ३(तीन) जना मेलमिलापकर्ता सूचीकृत गरिएको हुनेछ । वडा संयोजकको चयन वडामा सूचीकृत मेलमिलापकर्ताहरूको आपसी सहमतिमा हुनेछ । सहमति हुन नसकेमा प्रजातान्त्रिक पद्धति बाट चयन हुनेछ ।
- (३) मेलमिलापकर्ता छनौट गर्दा समावेशी आधारमा गरीनेछ ।
- (४) उपदफा (३) बमोजिम मेलमिलापकर्ता छनौट गर्दा कम्तिमा ३३ प्रतिशत महिला हुनुपर्नेछ ।
- (५) नगर मेलमिलाप केन्द्रमा वडा मेलमिलाप केन्द्रका प्रतिनिधि १६, निवर्तमान संयोजक १ तथा नगरमेलमिलाप केन्द्रको ज्येष्ठ सदस्यताको अध्यक्षतामा बैठक बसी ४ जना समावेशी, दक्षता, योग्यता र अनुभवको आधारमा मनोनित गरी कुल २१ जना सदस्य रहनेछन र पदाधिकारी चयन हुनेछ ।
- (६) वडा मेलमिलाप केन्द्रको संयोजक र नगर मेलमिलाप केन्द्रको पदाधिकारीको पदावधि ३ बर्षको हुनेछ र संयोजक र अध्यक्ष बढीमा दुई कार्यकालको लागी मात्र छनौट हुन पाउनेछ ।
- (७) नगर मेलमिलाप केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदाधिकारी रहनेछन । पदाधिकारीको चयन सदस्यको आपसी सहमतिमा हुनेछ । सहमति हुन नसकेमा पदाधिकारीको चयन प्रजातान्त्रिक पद्धति बाट हुनेछ ।
- (८) यो कार्यविधि लागु हुँदा कार्यरत मेलमिलापकर्ताहरूलाई सूचीकृत गर्न सकिनेछ ।
- (९) विवादको संख्या बढ्ने गरी वा अन्य कारणले मेलमिलापकर्ताको संख्या कमी भएमा नगरपालिकाले उपदफा (२) र (५) मा उल्लेखित संख्याको अतिरिक्त आवश्यक संख्यामा थप मेलमिलापकर्ता राख्न बाधा पर्नेछैन ।
- (८) नगरपालिका वा न्यायिक समितिले मेलमिलापकर्ताको रूपमा सेवा प्रदान गर्ने व्यक्तिलाई छनौट गर्दा स्थानीय समुदायमा सामाजिक कार्यमा क्रियाशील व्यक्तिहरू, सेवा निवृत्त राष्ट्र सेवक, शिक्षक, प्राध्यपक, स्थानीय समाजसेवीहरू लगायत सामाजिक सेवाको काम गर्न प्रतिबद्ध र तत्पर व्यक्तिहरूलाई समावेशिताको आधारमा प्राथमिकता दिनुपर्नेछ ।
- (९) वडा मेलमिलाप केन्द्रको बैठकको अध्यक्षता वडा संयोजकले र नगर मेलमिलाप केन्द्रको बैठकको अध्यक्षता नगर मेलमिलाप केन्द्रको अध्यक्षले गर्नेछ । पदाधिकारी छनौट नभएको अवस्थामा जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
- (१०) नगर मेलमिलाप केन्द्र र वडा मेलमिलाप केन्द्रमा भएका गतिबिधि, समस्या, कार्यहरूको समिक्षा एवम अनुभव आदान प्रदानका लागी वडा र नगरपालिकामा सुचिकृत सम्पूर्ण मेलमिलापकर्ताको परीषद बैठक बर्षमा एक पटक न्यायिक समितिले मेलमिलापकर्ताको भेला आवहान गर्नेछ र सो भेलाको अध्यक्षता न्यायिक समितिका संयोजकले गर्नेछ ।

८. मेलमिलापकर्ताको योग्यता:

- (१) देहायका व्यक्ति मेलमिलापकर्ता हुन सक्नेछः
 - (क) कम्तिमा १०+२ वा सो सरह उतिर्ण गरेको
 - (ख) नेपाली नागरिक
 - (ग) २५(पच्चीस) वर्ष उमेर पूरा भएको
 - (घ) मेलमिलाप सम्बन्धी कम्तिमा ४८ घण्टाको आधारभूत तालिम लिएको
 - (ङ) अन्य प्रचलित कानूनद्वारा अयोग्य नभएको
- (२) उपदफा (१) मा योग्यताको वारे जुनसुकै कुरा लेखिएको भएतापनि तालिम लिई हाल काम गरिरहेकाको हकमा निजलाई निरन्तरता दिन सकिनेछ ।

९. मेलमिलापकर्ताको चयन प्रक्रिया:

- (१) सम्झौतामा मेलमिलापकर्ताको संख्या तोकिएको सोहि बमोजिम र नतोकिएकोमा पक्षहरूको सहमतिबाट १ जना वा ३ जना मेलमिलापकर्ताको संख्या निर्धारण गरी नियुक्त गरिनेछ ।
- (२) १(एक) जना मेलमिलापकर्ता नियुक्त गर्न पक्षहरू सहमत भएकामा दुवै पक्षको सहमतिबाट र ३(तीन) जना मेलमिलापकर्ता नियुक्त गर्नु परेमा प्रत्येक पक्षले १(एक) जना र पक्षहरू आफैले वा त्यसरी नियुक्त भएका २(दुई) जना मेलमिलापकर्ताले तेश्रो मेलमिलापकर्ता नियुक्त गर्नेछन् ।
- (३) उपदफा १ र २ बमोजिम पक्षहरूले नाम पेश गर्न असमर्थ भएमा मेलमिलापकर्ता हुन योग्य व्यक्तिहरूमध्येबाट पक्षहरूको सहमति लिई मुद्दा हेर्ने निकायले उपयुक्त ठहरेको व्यक्तिलाई मेलमिलापकर्ता नियुक्त गर्नेछ ।
- (४) मुद्दा हेर्ने निकाय समक्ष दायर भएको मुद्दाका पक्षहरूले सो मुद्दा मेलमिलापको प्रक्रियाबाट समाधान गर्न चाहेमा सूचीकृत मेलमिलापकर्ताद्वारा मेलमिलाप गरिनेछ । सो मेलमिलाप गर्नेका लागि नगरपालिकामा भएको मेलमिलाप केन्द्रको हकमा न्यायिक समितिको संयोजक र वडा स्थित मेलमिलाप केन्द्रमा वडा अध्यक्षले संयोजनकारी भूमिका निर्वाह गर्नेछ ।

१०. मेलमिलापकर्ताले ध्यान दिनुपर्ने कुराहरू:

- (क) मेलमिलाप सत्र सञ्चालन गर्दा उठेका विषयहरू टिपोट गर्ने र त्यसको अर्थ पक्षहरूलाई बुझाउने ।

- (ख) विवादमा निर्णय नदिने र आफूलाई निर्णयकर्ता नभई विवाद समाधान प्रकृयाको सहजकर्ता सम्झने र छलफल वार्ता संवादबाट समाधानका लागि सहजिकरण गर्ने ।
- (ग) कुनै पक्षलाई जात, जाति, धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय र राजनीतिक आस्थाका आधारमा भेदभाव नगरी निष्पक्ष र तटस्थ रहने ।
- (घ) मानव अधिकार संरक्षण र सामाजिक न्यायको विषयमा संवेदवशील रहने ।
- (ङ) मेलमिलाप सत्रको समाप्तीपछि सहमति बाहेक लेखेका अन्य टिपोट सम्बन्धी सामाग्री नष्ट गरी गोपनीयता कायम गर्ने ।
- (च) कुनै कानूनी जटिलता आएमा स्थानीय तहको सहयोगमा विशेषज्ञसंग परामर्श लिएर मात्र कानूनसम्मत रुपमा पक्षहरु वीच सहमति गराउने ।
- (छ) विवादका पक्षलाई मेलमिलापकर्ता रोज्न लगाउँदा नगरपालिका कार्यलयमा रहेको मेलमिलाप केन्द्रबाट हुन विवाद समाधानका प्रकृयाका सम्बन्धमा सम्बन्धीत पक्षलाई न्यायिक समितिका संयोजक वा वडा स्तरका मेलमिलाप केन्द्रमा वडाध्यक्षले जानकारी गराउने ।

११. मेलमिलाप सेवाको कार्यविधि:

(१) मेलमिलापको कार्यविधि देहाय बमोजिम हुनेछ ।

- (क) विवाद दर्ता: विवादका प्रथम पक्षले मेलमिलापका लागि नगरपालिकाको कार्यालय तथा वडा स्थित मेलमिलाप केन्द्रमा लिखित निवेदन दिन सक्नेछ । कुनै कारणवस लिखित नभै मौखिक रुपमा व्यक्त गरेमा त्यसलाई लिखित रुपमा उतार गरि मेलमिलाप केन्द्रले निजको सहीछाप गराई दर्ता गर्नेछ ।
- (ख) प्रथम पक्षद्वारा मेलमिलापकर्ताको छनौट: प्रथम पक्षको निवेदन दर्ता भैसकेपछि न्यायिक समितिको संयोजक वा वडाध्यक्ष-वडा संयोजकले सूचीकृत मेलमिलापकर्ता मध्येबाट दफा ९ को प्रक्रिया अनुसार छनौट गर्न लगाउनु पर्नेछ ।
- (ग) दोश्रो पक्षलाई अनुरोध: न्यायिक समितिको संयोजक वा वडा संयोजकले मेलमिलापको प्रकृयामा सहभागी हुन दोश्रो पक्षलाई केन्द्रमा उपस्थित भई आफ्नो तर्फबाट मेलमिलापकर्ता छनौट गर्न अनुरोध गरी पत्र पठाउने वा अन्य कुनै माध्यमबाट सूचना पठाउनु पर्नेछ ।
- (घ) दोश्रो मेलमिलापकर्ताको छनौट: मेलमिलाप केन्द्रका संयोजकले दोश्रो पक्षलाई सूचीकृत भएका मेलमिलापकर्ता मध्येबाट दफा ९ बमोजिमको प्रक्रिया अनुसार छनौट गर्न लगाउने छ ।
- (ङ) मेलमिलाप सत्र सञ्चालन:
 - (१) छानिएका मेलमिलापकर्ताहरुले पक्षहरुसंग समन्वय गरि मेलमिलाप सत्र सञ्चालन गर्ने मिति र स्थान तय गर्नेछन् । विवादका पक्षहरु र मेलमिलापकर्ता पूर्व निर्धारित स्थान, मिति र समयमा मेलमिलाप सत्रमा उपस्थित हुनुपर्नेछ ।
 - (२) विवादका पक्षहरु उपस्थित भैसकेपछि छानिएका मेलमिलापकर्ताहरुले विवादका पक्षहरुलाई सुरक्षित मेलमिलाप कक्षमा गई मेलमिलाप प्रक्रिया र मेलमिलापकर्ताहरुको भूमिका वारे जानकारी दिने र मेलमिलाप सत्र सञ्चालन हुँदा पालना गर्नुपर्ने आधारभूत नियमहरु निर्धारण गरी मेलमिलाप प्रक्रियाका चरणहरु अपनाउदै विवाद समाधान गर्न सहजिकरण गर्नेछन् ।
 - (३) मेलमिलाप सत्र आवश्यकता अनुसार एक वा सो भन्दा बढी पटक बस्न सक्नेछ ।
- (च) सहमतिपत्र: सहमति भएमा यस कार्यविधिको अनुसूची-४ बमोजिमको सहमतिपत्र तयार गरि एक एक प्रति विवादका पक्षहरुलाई दिई अर्को एक प्रति नगर मेलमिलाप केन्द्र र वार्ड कार्यालयमा अभिलेख को रुपमा राख्नुपर्नेछ । सहमतिपत्रको अभिलेख सम्बन्धीत मेलमिलाप केन्द्रमा रहेको विवाद दर्ता रजिष्टरमा समेत दर्ता गरी राख्नु पर्नेछ ।
- (छ) मेलमिलाप गर्ने समयावधि: यस परिच्छेद बमोजिम मेलमिलापद्वारा विवाद समाधान गर्दा मेलमिलापकर्ता नियुक्ति भएको मितिले तीस दिनभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।
- (ज) लिखित जानकारी दिने: मेलमिलाप हुन नसकेमा सोहि कुरा उल्लेख गरी सम्बन्धीत पक्ष र नगर मेलमिलाप अध्यक्ष र वार्ड अध्यक्षलाई लिखित रुपमा जानकारी दिने र नगर मेलमिलाप अध्यक्ष र वार्ड अध्यक्षले न्यायिक समितिमा सिफारिस गरी दिनु पर्नेछ ।

१२. मेलमिलाप सम्बन्धी काम, कर्तव्य र अधिकार:

(१) मेलमिलाप सेवा विस्तार र विकासका लागि न्यायिक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

- (क) मेलमिलाप सेवा विस्तार र विकासवारे वार्षिक योजना एवं कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- (ख) मेलमिलापबाट समाधान भएका विवादहरुको प्रमाणिकरण गर्ने, सहमति-पत्रको अभिलेख राख्ने र मेलमिलाप सम्बन्धी कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गराउने ।
- (ग) मेलमिलाप सेवा सञ्चालनका लागि मेलमिलाप केन्द्र स्थापना र आवश्यक भौतिक सामाग्री र मसलन्द व्यवस्थापन गर्न बजेट विनियोजन गराउने ।
- (घ) मेलमिलाप सम्बन्धी तालिमका लागि मेलमिलापकर्ताहरुको छनौट गर्ने र गैर सरकारी संस्था तथा अन्य निकायसंग समन्वय गर्ने तथा तालिम आयोजना गर्न प्राविधिक, आर्थिक तथा अन्य सहयोग पुऱ्याउने ।
- (ङ) तालिम प्राप्त मेलमिलापकर्तालाई सपथ गराई योग्यता पुगेका मेलमिलापकर्तालाई सूचीकृत गर्ने ।

- (च) मेलमिलाप सम्बन्धी प्रगती प्रतिवेदन तयार गरि सम्बन्धीत कार्यालयमा राख्ने र नगर सभामा प्रस्तुत गर्ने ।
- (छ) सहमति कार्यान्वयन गर्ने, गराउने र सहमति कार्यान्वयनको अनुगमन र समीक्षा गर्ने ।
- (ज) न्यायिक समितिमा दर्ता हुन आएका विवादहरू मेलमिलापबाट समाधान गर्न उचित देखिएमा मेलमिलापको लागि आदेश दिन सक्नेछ ।
- (झ) अन्य जिल्ला मा मेलमिलापकर्ताको रूपमा काम गरिरहनु भएका मेलमिलापकर्ता यस रत्न नगरपालिकामा बसाई सराई गरी आई मेलमिलापकर्ताको रूप सुचिकृत हुन चाहेमा योग्य मेलमिलापकर्ता सूचीकृत गर्ने ।
- (ञ) मेलमिलाप सम्बन्धि काम कारवाहीको आवश्यकता अनुसार न्यायिक समितिले अनुसूची-5 बामोजिम अनुगमन गर्ने र राय, सल्लाह, सुझाव पेश गर्ने ।
- (ट) योग्यता पुगेका मेलमिलापकर्ताबाट अनुसूची-२ बमोजिमको ढाचामा निवेदन प्राप्त भएमा, योग्य मेलमिलापकर्ताहरूको अनुसूची ३ बमोजिम सूची तयार गरी प्रत्येक वर्ष अद्यावधिक गर्ने र सो को जानकारी सम्बन्धित निकायहरूमा गर्ने ।
- (ठ) मेलमिलापकर्ताको वार्षिक अद्यावधिक गर्दा रु १००/- दस्तुर लाग्नेछ । हरेक आ.व को भाद्र मसान्त भित्र सुचिकृत नभएमा दबल दस्तुर रु. २००/- लिई सुचिकृत गर्न सकिनेछ ।

१३. वडा स्तरीय मेलमिलाप केन्द्रको अध्यक्षको काम, कर्तव्य र अधिकार: वडा स्तरीय मेलमिलाप केन्द्रमा संयोजकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

- (क) मेलमिलाप केन्द्रमा भएको निवेदन रजिष्टरमा दर्तागरी विवादका पक्षको नाम र ठेगाना, छनौट भएका मेलमिलापकर्ताहरूको नाम र सम्पर्क नं., मेलमिलाप सत्र सञ्चालन मिति, सहमतिपत्रको स्पष्ट खुल्नेगरि अभिलेख राख्ने एवं अन्य कागजात सुरक्षित राख्न लगाउने ।
- (ख) विवादका पक्षहरूलाई मेलमिलाप केन्द्रको तर्फबाट पत्राचार गर्ने ।
- (ग) मेलमिलाप केन्द्रमा आवश्यक भौतिक र अन्य सामाग्रीहरू र न्युनतम सेवा सुविधाहरू सुनिश्चित गराउने ।
- (घ) मेलमिलाप प्रक्रिया वारे विवादका पक्षहरूलाई जानकारी गराउने ।
- (ङ) मेलमिलाप कक्ष र सत्र सञ्चालनको वातावरण बनाउने र सोको व्यवस्थापन गर्ने ।
- (च) सहमति भएका वा हुन नसकेका विवादको अभिलेख राख्ने र सोको जानकारी त्रैमासीक रूपमा न्यायिक समितिमा पठाउने ।
- (छ) सहमति नभएमा सहमति हुन नसकेको कुराको लिखित जानकारी विवादका पक्षहरूलाई दिने ।

१४. मेलमिलापकर्ताको काम, कर्तव्य र अधिकार: मेलमिलापकर्ताको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

- (क) मेलमिलापको प्रक्रिया अनुसरण गरी सहजकर्ताको हैसियतले विवाद समाधानमा सहयोग पुऱ्याउने ।
- (ख) विवाद समाधान गर्न सहायता गर्दा न्यायाधीश, मध्यस्त वा कानूनी सल्लाहकारको भुमिका निर्वाह नगरी सहजकर्ताको मात्र भुमिका निर्वाह गर्ने ।
- (ग) मेलमिलापको विकास र विस्तारको लागि कार्यरत रहने ।
- (घ) सहमति कार्यान्वयनमा सहयोग पऱ्याउने ।
- (ङ) मेलमिलाप सत्र सहजिकरण गर्दा डर, त्रास, दबाव र प्रभावबाट मुक्त हुने र विवादका पक्षलाई पनि मुक्त राख्ने ।
- (च) मानवअधिकार, सामाजिक न्यायको विषयमा सचेत रहने ।
- (छ) आघातमा परेका वा मनोवैज्ञानिक रूपमा समस्यामा रहेका पक्षहरूलाई मनोसामाजिक परामर्शका लागि पठाउने ।
- (ज) मेलमिलाप प्रक्रियालाई उचित व्यवस्थापन गर्ने र सहमतिको लागि पक्षलाई स्वतन्त्र रूपमा भुमिका निर्वाह गर्न दिने ।
- (झ) पक्षहरूलाई मेलमिलापको अनुचित प्रयोगबाट हुने नोकसानीबाट बचाउन सचेत रहने ।
- (ञ) मेलमिलाप बार्ताको सन्दर्भमा विवादका पक्षहरूबाट व्यक्त भएका कुराको गोपनियता कायम राख्ने ।
- (ट) अनुसूची-६ मा तोकिएको आचार संहिताको पालना गर्ने ।

परिच्छेद-४ विविध

- १५. दुई वा दुई भन्दा बढी वडामा रहेका नागरिकको विवाद सम्बन्धी व्यवस्था: दुई वा दुई भन्दा बढी वडामा रहेका नागरिक बीचको विवादको समाधान गर्दा निम्न बमोजिम गरिनेछ:
 - (क) विवादका पक्ष दुई फरक वडामा बसोबास गरेको अवस्थामा विवादको पहिलो पक्ष बसेको वडामा विवादको दर्ता गरिनेछ र पक्षहरू सहमत भएको कुनै मेलमिलाप केन्द्रबाट मेलमिलाप प्रक्रिया प्रारम्भ हुनेछ ।
 - (ख) मेलमिलाप केन्द्र छनौटमा विवादका पक्षहरूको सहमति भएमा विवादका पक्षहरूले रोजेको जुनसुकै मेलमिलाप केन्द्रमा सो विवाद दर्तागरी उक्त मेलमिलाप केन्द्रबाट मेलमिलाप सत्र सञ्चालन गर्न पक्षहरू स्वतन्त्र हुनेछन् । त्यसरी दर्ता भएको विवादलाई सम्बन्धीत मेलमिलाप केन्द्रले मेलमिलापको प्रक्रिया सञ्चालनमा मार्गप्रशस्त गर्नुपर्नेछ ।
- १६. मेलमिलाप नतिजाको अभिलेख व्यवस्थापन: नगरपालिकाले मेलमिलाप केन्द्रमा दर्ता भएका विवादहरू तथा समाधान भएका विवाद र विवादका पक्षहरूको अभिलेख राख्नेछ । विवादको सफलतापूर्वक निरुपण भएको अवस्थामा न्यायिक समितिका संयोजक तथा निजले तोकेको व्यक्तिले र वडा तहमा वडाध्यक्ष तथा निजले तोकेको व्यक्तिले मेलमिलाप केन्द्रमा दुवै पक्षको र

मेलमिलापकर्ताको हस्ताक्षर सहितको सहमति पत्र समेत तयार पारी राख्नुपर्दछ । अभिलेख राख्नका लागि न्यायिक समितिले निम्न अनुसारका अभिलेख-फारमहरू तयार गरी राख्नुपर्दछ ।

- (क) विवाद दर्ता पुस्तिका,
- (ख) विवाद र विवादका पक्षहरूको विवरण खुल्नेगरि तोकिएको फाराम,
- (ग) निवेदन पत्रको फाराम,
- (घ) दोस्रो पक्षलाई जानकारी गराउने फाराम,
- (ङ) मेलमिलापकर्ता छनौट फाराम,
- (च) मेलमिलापकर्तालाई सूचना दिने फाराम,
- (छ) मेलमिलाप केन्द्रमा पक्षहरूको उपस्थितिको अभिलेख फाराम,
- (ज) सहमति-पत्र फाराम,
- (झ) विवाद अनुगमन फाराम आदि ।

१७. तालीम सम्बन्धी व्यवस्था:

- (१) न्यायिक समिति र मेलमिलापकर्ताको लागि आधारभूत, पुनर्ताजगी, विशेष अनुशिक्षण र अन्य मेलमिलाप सम्बन्धी तालिम, अन्तरक्रिया, अभिमुखिकरण कार्यक्रमहरू सञ्चालन गर्ने, संस्थाहरूको र श्रोत व्यक्तिहरूको रोष्टर तयार गरी न्यायिक समितिले राख्नु पर्नेछ ।
- (२) मेलमिलाप सम्बन्धी आधारभूत र अन्य तालिम मेलमिलाप परिषद्द्वारा निर्धारित पाठ्यक्रम बमोजिम सञ्चालन गर्नुपर्नेछ ।
- (३) न्यायिक क्षमताको अभिवृद्धिको लागि आवश्यक अध्ययन अनुसन्धान अवलोकन भ्रमणको व्यवस्था गर्ने ।

१८. आचार संहिता र सपथ:

- (१) यस कार्यविधिको अनुसूची-६ बमोजिमको आचार संहिता सवै मेलमिलापकर्ताले पालना गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको आचार संहिताका अतिरिक्त मेलमिलापकर्ताले मेलमिलापकर्ताको रूपमा निष्ठापूर्वक काम गर्ने सपथ लिनु पर्नेछ । मेलमिलापकर्ताको हैसियतले संलग्न हुन चाहने योग्यता पुगेका मेलमिलापकर्तालाई नगरपालिकाको न्यायिक समितिका संयोजकबाट अनुसूची-७ बमोजिमको सपथ लिएपछि सम्बन्धीत मेलमिलाप केन्द्रमा मेलमिलापकर्ताको रूपमा सूचीकृत हुनेछन् । आचारसंहिताको पालन सम्बन्धी अनुगमन नगरपालिकाले गर्नेछ ।
- (३) यदि कुनै सामुदायिक मेलमिलापकर्ताले सपथ र आचार संहिता विपरित काम गरेमा त्यस्तो मेलमिलापकर्तालाई न्यायिक समितिले सूचीबाट हटाउनेछ ।

१९. विवादका पक्षहरूको उपस्थिति: यस कार्यविधि बमोजिम विवादका पक्षहरू केन्द्रबाट तोकिएको मिति, स्थान र समयमा उपस्थित हुनुपर्नेछ ।

२०. पक्षहरूको निमित्त मेलमिलापको परिणाम मान्य हुने: पक्षहरूको सहमतिपत्रमा उल्लेख भएका कुराहरू सम्बन्धीत पक्षहरूले बाध्यात्मक रूपमा पालना गर्नु पर्नेछ ।

२१. सहमति कार्यान्वयन:

- (१) मेलमिलाप केन्द्रमा मिलापत्र भएको मितिले पैतालीस दिनभित्र सम्बन्धीत पक्षले त्यस्तो मिलापत्र कार्यान्वयन गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम अवधिभित्र सम्बन्धीत पक्षले उपदफा (१) बमोजिम मिलापत्र कार्यान्वयन नगरेमा सम्बन्धीत पक्षले मिलापत्र कार्यान्वयनको लागि मिलापत्र भएको विषयसँग सम्बन्धीत निकाय समक्ष निवेदन दिन सक्नेछ ।
- (३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्तो मिलापत्र कार्यान्वयन गरिदिनु पर्नेछ ।

२२. प्रोत्साहन पुरस्कारको व्यवस्था: मेलमिलाप कार्यक्रममा उल्लेखनीय योगदान दिने व्यक्ति, संघसंस्था तथा मेलमिलापकर्तालाई न्यायिक समितिको सिफारिसमा नगरपालिकाले उचित प्रोत्साहन पुरस्कार प्रदान गर्न सक्नेछ ।

२३. कार्यविधिको प्रयोग: मेलमिलाप कार्यक्रमलाई सुचारु र समन्वयात्मक रूपमा सञ्चालन गरी सामाजिक सद्भाव, आपसी सहयोग र मैत्रीपूर्ण परम्परालाई प्रबर्द्धन गर्ने यो कार्यविधिलाई रत्ननगर नगरपालिकामा मेलमिलाप सम्बन्धी काम गर्ने अन्य सरकारी संघ संस्था, सामाजिक संघ संस्था एवं समुदायहरूले प्रयोग गर्न सक्नेछन् ।

२४. प्रतिवेदन पेश गर्नुपर्ने: वार्ड संयोजक र नगर मेलमिलाप केन्द्रले त्रैमासिक रूपमा न्यायिक समितिमा र न्यायिक समितिले नगरसभामा प्रतिवेदन तयार गरी पेश गर्नेछ ।

२५. कार्यविधिको व्याख्या गर्ने वा वाधा अड्काउ फुकाउने अधिकार: कार्यविधिको कार्यान्वयनको सिलसिलामा कुनै दुविधा हुन गएमा सोको व्याख्या वा वाधा अड्काउ फुकाउने अधिकार नगर कार्यपालिकालाई हुनेछ ।

२६. खारेजी र बचाउ: यो कार्यविधि मेलमिलाप सम्बन्धी प्रचलित नेपाल कानून बाँझिन गएमा बाँझिएको हदसम्म यो कार्यविधिमा लेखिएको कुराहरू अमान्य हुनेछ र नेपाल कानूनमा लेखिएका कुराहरू मान्य हुनेछ ।

२७. मेलमिलाप सम्बन्धी कार्य सञ्चालन गर्दा यो कार्यविधि बमोजिम हुनेछ र यस कार्यविधिमा उल्लेख नभएका प्रक्रियाहरू अवलम्बन गर्दा मेलमिलाप सम्बन्धी प्रचलित नेपाल कानूनमा भएको प्रक्रियाहरू अवलम्बन गर्न कुनै बाधा पर्नेछैन ।

आज्ञाले

धिरेन्द्र कुमार यादव

प्रमुख प्रशासकीय अधिकृत

cg';"rL-!

-bkmf % -s_ ;Fu
;DaGwLt_ ljjfb
btf{÷clen]v kmf/dsf]
gd"gf

zDe'gfy gu/kflnsf j8f g+ ===== d]nldnfk s]Gb|

s7f}gf, ;Kt/L
k|b]z g+= @, g]kfn

ljjbsf klfx?sf] ljj/Of btf{ g+=		btf{ ldl	
ljjbsf] k sf/ M			
!=ljjbsf] klxnf] klfsf] ljj/Of M			
Gfd M	InË	hft÷hfltM	pd]/ M
lhNnf M ;Kt/L	zDe'gfy gu/kflnsf	j8f g+=	6f]n M
;Dks{ 7]ufgf-6]lnkmf]g÷df]jfOn g+=====			
;Dks{ 7]ufgf-6]lnkmf]g÷df]jfOn g+=====			

@= ljjbsf] bf]>f] klfsf] ljj/Of M			
gfdM	InËM	hft÷hflt M	pd]/ M
lhNnf M ;Kt/L	zDe'gfy gu/kflnsf	j8f g+=	6f]n M
;Dks{ 7]ufgf-6]lnkmf]g÷df]jfOn g+=====			
#= ljjfb z'? ePsf] ldl M			

cg';"rL -@

bkmf !@-6_ ;Fu ;DaGwLt
d]nldnfkstf{sf] ?kdf ;"rLs[t x'g lbOg] lgj]bgsf] 9fFrf

>L=====

=====.

ljifo M d]nldnfkstf{ ?kdf ;"rLs[t ul/kfFpm .

dnfO{ To; gu/kflnsfsf]÷j8fsf] d]nldnfk s]Gb|df d]nldnfkstf{sf] ?kdf cfkm\gf]
gfd ;"rls[t u/L d]nldnfkstf{sf] ?kdf sfo{ ug{ O{R5f ePsf]n] tkl;n adf]lhdsf] k|df0f
sfuh ;fy} /flv of] lgj]bg ub{5' . lgj]bg dfu adf]lhd d]nldnfkstf{sf] ?kdf ;"rLs[t
ul/kfFpm .

tkl;n M

;+nUg k|df0f sfuhft

-s_ g]kfnL gful/stf k|df0fkqsf] kmf]6f]skL,

-v_ d]nldnfk ;DaGwL tflnd lnPsf] k|df0fkqsf] kmf]6f]skL,

-u_ z}llfs of]uotfsf] k|df0fkqsf] kmf]6f]skL,

-3_ kf;kf]6{ ;fOhsf] kmf]6f] .

-^a_ cg'ejsf] k|df0fkqsf] kmf]6f]skL

lgj]bs

gfd,y/=====

=====

7]ufgf=====

=====

;xL=====

=====

ldlt=====

=====

=====

cg';"rL-\$
-bkmf !! -r_ ;Fu ;DaGwLt _
;xdl-t-kqsf] 9fFrf
d]nldnfk s]Gb|
zDe'gfy gu/kflnsf s7f}gf
;xdl-t kq

ljfbsf]

ljifo=====

====.

===== lhNnf =====
dxfgu/÷pkdxfgu/÷gu/kflnsf÷ufpkflnsf===== j8f
g+=====a:g] jif{===== sf] >L
===== /
===== lhNnf =====
dxfgu/÷pkdxfgu/÷gu/kflnsf÷ufpkflnsf ===== j8f g+= ===== a:g] jif{
===== sf] >L ===== jLr pNn]lvt ljifodf ljffb eO{ o;
d]nldnfk s]Gb|df lgj]bg k/]sf x'gfn] b'j} klfnfO{ /flv d]nldnfk k|lqmof4f/f
ldlt=====÷=====÷=====ut]df 5nkmn u/fpbf tkl;nsf a'bfx?df xfdL
b'j} klfsf] lrQa'em\bf] ;xdl-t ePsf]n] ;xdt ePsf] a'bfx?nfO{ lgi7fk"}j{s kfngf ug}{
u/L d]nldnfkstf{x?sf]÷Goflos ;ldltsf] pkl:yltdf /fhLv'zLn] of] ;xdtL kqdf ;lx5fk
ul/ Inof}+÷lbof}+ .
!= =====
@= =====
#= =====
\$= =====

;xdt x'g] klfx? M

klxnf] klf M
gfd M
7]ufgf M
x:tlf/ M

bf]>f] klf M
gfd M
7]ufgf M
x:tlf/ M

ljlgof]lht ah]6 / vr{sf]
cj:yf M
\$= d]nldnfk sf]ifsf] cj:yf M
%= d]nldnfkstf{sf] nflu
tflndsf] cfjZostf M
^= d]nldnfkstf{sf]
kof{Kttf÷ckof{Kttf M &=
cg'udgstf{sf] l6Kk0fL M

cg'udgstf{

!=

=====

=====

@=

=====

=====

cg';"rL-^

-bkmf !* ;Fu
;DaGwLt
d]nldnfkstf{sf] cfrf/
;+lxtf

d]nldnfkstf{sf] cfrf/ ;+lxtf,

@)&*

!= d]nldnfkstf{sf] k]zfut cfrf/Of M

-s_ d]nldnfk ;DaGwL sfd sf/jfxL lgZklf ?kn] ug'{kg]{5,

-v_ s'g} klfk|lt em'sfj, cfu|x, k"jf{u|x jf ;f] b]lv]g] s'g} Jojxf/ ug'{x'b}g,

-u_ s'g} klfnfO{ 8/, qf;, em'Sofg jf k|nf]egdf kf/L u/fpg x'b}g,

-3_ d]nldnfk ;DaGwL sfd sf/jflxsf] l;nl;nfdf kl;Fu cfly{s tyf cGo :jfy{ hGo
s'g} sfd sf/jflx jf n]gb]g Jojxf/ ug'{ x'b}g,

-a_ d]nldnfkstf{n] ljjbsf] ljifo a:t' jf ljjbsf klfx?;Fu cg'rLt jf hfn;fhk"Of{ tj/n]
s'g} sfd sf/jflx ug'{ x'b}g,

-r_ d]nldnfksf] sfd sf/jflx jf d]nldnfksf] k|lqmofdff hfgfhfg q'6L jf clgoldttf ug]{,
cgfjZos

?kdf nDAofpg], 9Lnf] ug]{ jf d]nldnfk ;DaGwL sfd sf/jflxdf cle?rL
gb]vfp]g] h:tf sfo{ ug'{ x'b}g,

-5_ d]nldnfksf] qmddf kl / d]nldnfkstf{sf] jLrdf ePsf s'/f / klfsf] kl/ro nufot
d]nldnfkstf{nfO{ hfgsf/L x'g cfPsf tYo uf]Ko /fVg'sf ;fy} klfx?sf] lxt k|lts'n
x'g]ul/ k|s6 ug'{ x'b}g,

-h_ ;+ljwfg, sfg"g, ;fj{hlgs gLlt / :yfgLo÷cw{ Goflos÷Goflos lgsfosf] ul/df
pRr agfpb} klfx?sf] ;fdlhs dof{bf / cfTd;DdfgnfO{ ;Ddfg k'Ug] sfo{
ug'{kb}{5 . ljjbsf klfx?;Fu d]nldnfk u/fO{lbP jfkt 7]Ssf jf k|ltztdf kfl/>lds
lgwf{/Of gu/L sfg"gn] tf]s]sf] ;Ldfdf /xL klfx?;Fusf] ;xdlt adf]lhdsf]
kfl/>lds :jLsf/ ug'{ kb}{5 .

!= d]nldnfk ;DaGwL sfo{ljlwsf] kfngf ug'{kg]{ M

-s_ d]nldnfk ;DaGwL sfo{ ;+ljwfg, k|rlnt P]g sfg"g / o; sfo{ljlw adf]lhdsf] d]nldnfk
k|lqmof

;~rfng ug'{kg]{5 .

-v_ s'g} ;Demf}tfdf d]nldnfk4f/f ljjfb ;dfwfg ul/g] Joj:yf ePdf To:tf] ljjfb ;f]lx

;Demf}tfdp pNn]v ePsf] sfo{ljlw cg'?k ug'{kg]}5 .

-u_ klfx? d]nldnfk ug{ ;xdt ePdf d]nldnfkstf{n] ;f] Joxf]/fsf] d]nldnfksf] Inlvt v8fu/L

;xdt ePsf a'bfFx? / To;sf] kl/0ffdsf] jf/]df klfx?nfO{ :ki6;Fu jtfP/ dfq ;f] sfuhdf klfx?sf] ;lx5fk ug{ nufO{ cfkmgf] ;d]t ;lxul/ ;xdtkq tof/ ug'{k5} .

!=@= d]nldnfkstf{sf] lhDd]jf/L M

-s_ d]nldnfk ePdf ;xdtkqsf] sfuh ;lxt tf]lsPsf] ;doleq ljfbsf klfx?nfO{ ;DaGwLt lgsfodf k7fOibg' kg]}5 . d]nldnfk x'g g;s]df tf]lsPsf] 9fFrdf ;DaGwLt :yfgLo tx ;dlf k|ltj]bg k]z ug'{kg]}5 .

-v_ d]nldnfksf] sfo{ljlw ckgfpgf klfx? jLr d]nldnfk u/fpg g;lsPdf d]nldnfk4f/f ljffb ;dfwfg gePsf] Joxf]/fsf] Inlvt hfgsf/L lbg'kg]}5 .

!=#= d]nldnfkstf{sf] bfloTj M

-s_ d]nldnfkstf{n] ljfbsf] ljfoa:t'df 5nkmn ug'{cl3 d]nldnfksf] k|lqmofdf ckgfOg] sfo{ljlw, ;xdt jf lgisif{df k'Ug] sfd klfx? ;j+dsf] ePsf] / d]nldnfkstf{ ;xhstf{sf] e'ldsfdf dfq /x]sf] s'/f hfgsf/L u/fpg'k5} .

-v_ d]nldnfksf] k|lqmofdf eP u/]sf sfo{ cfkm" / klfn] klg uf]Ko /fVg'kg]}{ ljifo, d]nldnfksf] k|lqmofdf ;DnUg eO{ lrQ ga'em]df s'g}klg ;dodf cnu x'g kfpfg] ljfodf klfx?nfO{ hfgsf/L u/fpg' kg]}5 .

-u_ d]nldnfkstf{sf] ?kdf lgo'Qm ePsf] JolQmn] d]nldnfkstf{ eO{ sfd ug{ grfx]df cfkm"n] lgo'lQmsf] ;"rgf kfPsf] ;ft lbgleq ;f]sf] Inlvt hfgsf/L ;DaGwLt lgsfonfO{ lbg'kg]}5 .

-3_ d]nldnfkstf{ lgo'Qm ePsf] JolQmn] d]nldnfk ubf{ d}qLk"0f{ tj/af6 ljffb ;dffwfg ug{ klfx?nfO{ ;jtGq, t6:y / lgiklf eP/ ;xof]u ug'{kg]}5 .

-a_ ljfbsf] ljfoa:t' pk/ d]nldnfkstf{sf] s'g} :jfy{ lgixt /x]sf] eP jf cfkm"n] :jtGq tyf lgiklf ?kdf sfd ug{ g;Sg] k|s[tLsf] ljffb ePdf ljfbsf klf / d'4f k|l;t ug]}{ lgsfonfO{ Inlvt u/fpg' kg]}5 .

-r_ n}lËs lje]b, wd{, hfthflt, cfly{s :t/ jf /fhg}lts ;+nUgtfsf] cfwf/df s'g} k|sf/sf] em'sfj / k"jf{u|lx efjgf gb]vfO{ d]nldnfkdf ;+nUg x'g'kg]}5 / lgwf{l/t ;dodf

d]nldnfk sfo{ ;DkGg ug{ k|of; ug'{kg}{5 .

-5_ d]nldnfkstf{n] k|fs[Its >f]t ;fwg ;DaGwL ljjbdf, Jofkl/s k|s[tLsf] ljjbdf
d]nldnfkstf] k|lqmof, ljifout blftf / tT;DaGwL cEof; tyf k|rngnfO{ dxTj
lbg'kg]{5 / ;fd'bflos ljjbdf d]nldnfk ubf{ ;DaGwLt ;d'bfodf pknAw ljjfb
;dfwfg ;DaGwL k/Dk/f, cEof; / :jLs[t dfGotfnfO{ Wofg lbO{ lgiklftf,
j:t'lgi7tf, :jR5tf / Gofosf l;4fGtaf6 ;b}j lgb}{lzt x'g'kg]{5 .

-h_ d]nldnfkstf{n] cfkm} d]nldnfk k|lqmofdf ;+nUg ePsf] d'4fdf s'g}klg klfsf]
tkm{af6 sfg"g Joj;foL, dWo:tstf{ jf GofofwLzsf] ?kdf ;+nUg eO{ ljjfb
;'g'jfO{ gu/L ;xhstf{sf] dfq e'ldsf lgjf{x ug}{ / d]nldnfk4f/f ePsf] ljjbsf]
;dfwfgnfO{ xf/hLtsf] ?kdf glng pTk[]/Lt ug'{kg]{5 .

cg';"rL-&

-bkmf !* sf] pkbkmf @ ;Fu ;DaGwLt_
d]nldnfkstf{sf] ;kykq

;kysf] 9fFr

d=====O{Zj/sf] gfddf÷;To lgi7fk"j{s d]nldnfkstf{sf]

?kdf ;ky lng]sf] –

;DaGwL k|lqmofsf] l;nl;nfdf s'g} kif k|lt df]nflxhf g/flv, klkft gu/L, uf]klgotf /
lgiklftf sfod ub}{ sfg"g / Goflos k|lqmof k|lt ;Ddfg tyf ;dk{0fsf] efjgf /flv sfd
ug]{5' . d}n] d]nldnfk ;DaGwL o; sfo{ljw tyf k|rint sfg"g adf]lhd kfng
ug'{kg}{ cfr/0fsf] k"0f{ kfngf ub}{ cfkm"nfO{ ;'lDkPsf] bfloTj OdfGbf/Ltfk"j{s
lgjf{x ug]{5' .

;ky lng]sf] –

;xL M

Gffd M

;ky u/fpg]sf]–

;xL M

gfdM

kbM

5fk

M

sfof{n

o M

ldlt M

hDdf						